

(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



त्रिवेणी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड : २

संख्या : ३१

मिति : २०७७/०३/२९

भाग : - १

त्रिवेणी गाउँपालिका

त्रिवेणी गाउँसभाको स्वीकृतिबाट जारी
“त्रिवेणी गाउँपालिकाको स्थानीय कृषि ऐन, २०७७”

प्रमाणिकरण गर्नेको नाम :- भक्कु प्रसाद घर्ति मगर
अध्यक्ष
त्रिवेणी गाउँपालिका, रुकुम पश्चिम

स्थानीय कृषि ऐन, २०७७

प्रस्तावना:

नेपालको संविधान बमोजिम खाद्य सम्बन्धी हकको संरक्षण गर्दै स्थानीय तहमा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी र कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रणलाई व्यवस्थित तवरले कार्यान्वयन गर्दै, कृषि प्रणालीलाई दिगो, आधुनिकिकरण र व्यावसायिकरण गरी समग्र कृषि क्षेत्रको विकास, व्यवस्थापन र सुशासन कायम गर्न तथा पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन, विक्री वितरण, निकासी पैठारी गर्ने यस क्षेत्रमा स्वरोजगार बढाउने गरी कृषिमा आश्रीत घर परिवार तथा समुदायको आर्थिक सम्वृद्धि हासिल गर्न आवश्यक व्यवस्था वाञ्छनिय भएकोले, नेपालको संविधान को धारा २२६ र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम गाउँसभाले यो ऐन बनाएको छ ।

परिच्छेद – १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ

- (१) यस ऐनको नाम “ स्थानीय कृषि ऐन, २०७७” रहेको छ ।
- (२) यो ऐन गाउँसभाबाट पारित भएपछि त्रिबेणी गाउँपालिकाभर प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा –

- (क) “अध्यक्ष” भन्नाले त्रिबेणी गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ ।
- (ख) “उपाध्यक्ष” भन्नाले त्रिबेणी गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ ।
- (ग) “कृषि” भन्नाले अनुसूची (१) मा उल्लेख भए बमोजिमका विषयसँग सम्बन्धित कृषिलाई सम्झनु पर्दछ र सो शब्दले व्यावसायिक कृषिलाई समेत जनाउँछ ।
- (घ) “स्थानीय सरकार” भन्नाले त्रिबेणी गाउँपालिकाका वडाहरू र पालिकामा निर्वाचित जनप्रतिनिधिहरू सम्झनु पर्छ ।
- (ङ) “सभा” भन्नाले गाउँसभा सम्झनु पर्छ ।
- (च) “कृषक” भन्नाले कृषिलाई मुख्य पेशा वा व्यवसाय बनाई त्यसबाट नै आफ्नो जीविकोपार्जन गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजमा आश्रितपरिवारका सदस्य वा वर्षको छ महिना वा सोभन्दा बढी अवधि कृषि कार्यमा श्रमगर्ने वा परम्परागत कृषि औजार निर्माण गर्ने व्यक्ति वा परिवारका सदस्य समेतलाई जनाउँछ ।
- (छ) “कृषक समूह” भन्नाले स्थानीय तहमा दर्ता भई कृषि उत्पादन तथा पशुपंक्षी पालन व्यवसायमा संलग्न किसानको समुहलाई सम्झनु पर्छ ।
- (ज) “कृषि सहकारी” कृषि सहकारी भन्नाले सहकारी ऐन अन्तरगत कृषि तथा पशुपंक्षी व्यवसाय गर्ने मूल उद्देश्य राखी दर्ता भएको सहकारी संस्थालाई सम्झनु पर्दछ ।
- (झ) “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम संझनुपर्छ ।
- (ञ) “पकेट क्षेत्र” भन्नाले गाउँपालिकाको आवश्यकता र स्थानीय सम्भाव्यताका आधारमा कृषिरपशुपंक्षीजन्यको व्यावसायिक उत्पादन क्षेत्रलाई सम्झनु पर्छ ।

- (ट) "ब्लक क्षेत्र" भन्नाले गाउँपालिकाको आवश्यकता र स्थानीय सम्भाव्यताका आधारमा कृषि र पशुपंक्षीजन्य ठुला व्यवसायिक उत्पादन क्षेत्रलाई सम्झनु पर्छ।
- (ठ) "स्थानीय कृषि स्रोत व्यक्ति" भन्नाले कृषि सम्बन्धि व्यवसाय, कृषि सामाग्री आपूर्ति, वा कृषि प्रसारमा संलग्न ग्रामिण कृषि कार्यकर्ता, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता, कृषि तथा पशुपंक्षी सम्बन्धि अध्ययन गरेका, कृषि तथा पशुपंक्षी क्षेत्रमा तालिम हासिल गरेका, नर्सरी धनी, एग्रोभेट संचालक, कृषि तथा पशुपन्छी सेवाबाट सेवा निवृत्त कर्मचारी, कृषि सहकारी संचालक, कृषि उद्यमी, व्यवसाय विकास सेवा प्रदायक, वित्तिय सेवा प्रदायक, बिमा सहजकर्ता, आदि जसले आफूले काम गरी अनुभव हासिल गरेका, जानेका बिषयमा कृषक, कृषक समुह, कृषि सहकारी तथा कृषि उद्यमीहरूलाई तालिम तथा प्राबिधिक सेवा दिन सक्ने व्यक्तिलाई जनाउने छ ।

परिच्छेद -२

स्थानीय कृषि तथा पशुपंक्षी सम्बन्धी निर्देशक सिद्धान्त

३. मार्ग निर्देशनका रूपमा रहने

- (१) यस परिच्छेदको दफाहरूमा उल्लेखित निर्देशक सिद्धान्त मार्ग निर्देशनका रूपमा रहनेछन्।
- (२) त्रिबेणी कार्यपालिकाले यस परिच्छेदको दफाहरूमा उल्लेखित सिद्धान्तको कार्यान्वयन गर्न आवश्यकता अनुसार संस्थागत संरचना, जनशक्ति एवं श्रोत साधन परिचालन गर्ने गराउनेछ ।

४. निर्देशक सिद्धान्त

- (१) त्रिबेणी गाउँपालिकाकाको संस्कृति परम्पराको सम्मान र संरक्षण तथा जैविक बिबिधताको जगेर्ना गर्दै तुलनात्मक वाली तथा पशुपंक्षीजन्य उपजमा व्यवसायिकरण एवं विशिष्टिकरण गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन खाद्य संप्रभुताका आधारभूत मान्यता र मापदण्ड अनुसारको दीगो कृषि प्रणाली अपनाउने ।
- (२) समग्र कृषि क्षेत्रको विकास, व्यवसायिकरण र विशिष्टिकरणका लागि सरकारी, सहकारी तथा नीजिक्षेत्रको साझेदारी एवं सहकार्यलाई आत्मसाथ गरी कार्यान्वयन गर्ने, यसका लागि सहकारी खेती, चक्ला वन्दी, करार खेती आदिको प्रोत्साहन गर्ने ।
- (३) कृषि क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न कृषि उद्धमको स्थापना तथा सञ्चालनमा जोड दिई कार्यक्रम सञ्चालन गर्ने, युवा वर्गलाई श्रम सहकारी, कृषि व्यवसाय तथा उद्यमसँग जोडी थप रोजगारीको अवसर सृजना गर्ने ।
- (४) कृषिक्षेत्रमा आश्रित महिला तथा पुरुष कृषक, (विपन्न, साना किसान, महिला, दलित, आदिवासी जनजाती तथा युवा वर्ग) लाई कृषि प्रविधिमा पहुँच, कृषि प्रविधि अवलम्बन गर्ने क्षमताको विकास, यस्ता वर्ग मैत्री प्रविधिको विकास र प्रवर्धन गरि कृषिलाई सम्मानजनक पेशा एवं आर्थिक समृद्धिका माध्यमको रूपमा विकास गर्ने ।
- (५) कृषि क्षेत्रमा स्थानीय स्रोतसाधनको सदुपयोगमा जोड दिने र प्रांगारिक उत्पादन तथा वजारीकरणलाई प्रोत्साहन गर्ने । मानव एवं पशुपंक्षी स्वास्थ्यमा हानि पुयाउने रसायन एवं विषादीको प्रयोगलाई निरुत्साहित गर्ने ।

- (६) त्रिबेणी गाउँपालिकाकाबाट कृषि कार्यका लागि वैज्ञानिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, कृषक एवं कृषि उद्यमीलाई उपलब्ध गराउने सहलगानीलाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन सोको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन पद्धतीलाई व्यवस्थित बनाउने ।
- (७) नेपाल सरकारको भू-उपयोग नीति र कानूनका आधारमा कृषियोग्य भूमिको संरक्षण र दीगो उपयोग गर्दै संघ, प्रदेश र स्थानीय सरकारको कृषि विकासको रणनीति एवं समग्र विकासको लक्ष्य हासिल गर्न योगदान गर्ने ।

परिच्छेद -३

कृषि प्रसार सेवाको सञ्चालन, व्यवस्थापन तथा नियमन

५. कृषि प्रसार सेवाको सञ्चालन एवं व्यवस्थापन तथा नियमनका लागि संस्थागत संरचना:

कृषि प्रसार सेवाको सञ्चालन, व्यवस्थापन र नियमनका लागि गाउँपालिकाले यस ऐन मार्फत देहाय वमोजिमको संस्थागत संरचनाको व्यवस्था गर्नेछ:

- (१) गाउँ कृषि तथा पशु शाखा वा सेवा केन्द्रको स्थापना, सञ्चालन र व्यवस्थापन:
- (क) गाउँपालिकाकामा स्थापना भएका कृषि तथा पशु शाखा वा सेवा केन्द्रलाई व्यवस्थित ढंगले परिचालन गरिनेछ ।
- (ख) गाउँपालिकाकामा कृषि प्रसार सेवालाई नियमित र प्रभावकारी बनाउन आवश्यक कर्मचारीको दरबन्दी पहिचान गरी नियम अनुसार पदपूर्तिको व्यवस्था गरिनेछ ।
- (ग) गाउँपालिकाका तथा वडा स्तरमा प्रभावकारी कृषि प्रसार सेवाका लागि आवश्यक संरचनाको व्यवस्था गरिनेछ ।
- (घ) गाउँपालिकाका कृषि तथा पशु विकास शाखाको क्षमता विकासका लागि आवश्यक व्यवस्था गरिनेछ ।
- (२) गाउँ कृषि विकास समितिको गठन तथा परिचालन:
- (क) कृषि क्षेत्रको समग्र विकासमा नीति निर्माण, योजना तर्जुमा, कृषि प्रसार सेवामा जवाफदेहिता एवं पारदर्शिता, कार्यान्वयन तथा अनुगमन र समन्वयमा गाउँपालिकालाई सहजिकरण गर्न गाउँ कृषि विकास समितिको गठन गरिने छ ।
- (ख) गाउँ कृषि विकास समिति गाउँ कार्यपालिका अन्तरगत, गाउँ कार्यपालिकाले तोकेको जनप्रतिनिधिको नेतृत्वमा कृषक, सहकारी, नीजिक्षेत्र समेतको प्रतिनिधित्व रहने गरी गठन गरिने छ र सो समितिको सदस्य सचिवका रूपमा सम्बन्धित शाखाको प्रमुख रहनेछ ।
- (ग) गाउँ कृषि विकास समितिको संरचना, काम, कर्तव्य र अधिकार गाउँपालिकाले तय गरेको कार्यविधि अनुसार हुनेछ ।
- (३) वडा तहमा संस्थागत संरचना, सञ्चालन एवं व्यवस्थापन:
- (क) कृषि प्रसार सेवा भरपर्दो, कृषक एवं कृषि उद्यमीको माग र आवश्यकता अनुसारको सेवा प्रवाह गर्न, कृषि प्रसार सेवाको पहुँचलाई यस गाउँपालिकाको हरेक वडा तथा वस्ती र

कृषक समुदायमा विस्तार गर्न वडा तहमा एकीकृत कृषि प्रसार सेवा केन्द्र वा संयन्त्रको स्थापना एवं परिचालन गर्नेछ ।

(ख) सेवा केन्द्रको तथा संयन्त्रको प्रभावकारिता, सेवामा विशिष्टिकरण, व्यवसायिकता तथा मितव्ययीताका लागि सार्वजनिक, सामुदायिक एवं नीजि क्षेत्रको साझेदारिता एवं सहकार्यको अवधारणा अपनाइनेछ ।

(४) कृषक समूह र सहकारीको गठन, दर्ता तथा नविकरण:

(क) सहभागीतामूलक कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको व्यवसायिकता अभिवृद्धि गर्नका लागि क्षेत्रगत तथा विषयगत कृषक समूह र सहकारीको गठनका लागि गाउँपालिकाले सहजीकरण गर्नेछ ।

(ख) कृषक समूह तथा सहकारी नियमानुसार गाउँपालिकामा दर्ता एवं नविकरण गर्नुपर्नेछ ।

६. स्थानीय कृषि स्रोत व्यक्तिको पहिचान, विकास तथा परिचालन

(१) गाउँपालिकाकाले रणनीतिकरूपमा प्रथामिकताका साथ प्रवर्द्धन गर्न चाहेको कृषि उपज मूल्य सृङ्खलामा प्राविधिक सेवा पुऱ्याउन गाउँपालिका भित्र रहेका स्थानीय कृषि स्रोत व्यक्तिको पहिचान, क्षमता विकास र आवश्यकता अनुसार परिचालन गर्न सकिने छ ।

(२) स्थानीय कृषि स्रोत व्यक्तिलाई गाउँपालिकाको वडा तहमा सार्वजनिक, सामुदायिक तथा नीजि साझेदारी मोडेलमा परिचालन गर्न सकिने छ ।

७. विशिष्टिकृत सेवा एवं भौचर प्रणालीमा आधारित कृषि प्रसार सेवा

गाउँपालिकाका भित्रका विपन्न तथा साना कृषकलाई कृषि तथा पशुपंक्षी सम्बन्धि लक्षित कार्यक्रम गाउँपालिकाकाले भौचर प्रणाली मार्फत कार्यान्वयन गर्न सकिने छ ।

८. स्थानीय तहमा स्रोत केन्द्रको स्थापना तथा संचालन

(१) स्थानीय स्तरमा कृषि प्रविधिको परिक्षण, प्रदर्शन र विस्तारका लागि गाउँपालिकाकाले आवश्यकता अनुसार स्रोत केन्द्रको स्थापना तथा संचालन गर्न सकिने छ ।

(२) उपदफा (१) अनुसारको स्रोत केन्द्र संचालनको लागि सार्वजनिक, सामुदायिक र नीजि साझेदारीको अवधारणा अबलम्बन गर्न सकिने छ ।

९. सूचना तथा प्रचार प्रसार

(१) गाउँपालिकाकाले कृषकलाई कृषि तथा पशुपंक्षी सम्बन्धी तालिम, प्रविधि, प्राविधिक सेवा, कृषक क्षमता तथा सीप विकास, सशक्तिकरण सम्बन्धी सूचना उपलब्ध गराउने छ ।

(२) कृषि सूचना प्रभावकारी प्रवाहको लागि गाउँपालिकाकाले कृषि तथा पशुपंक्षी सम्बन्धि तथ्यांकको अध्यावधिक, व्यवस्थापन र उपयुक्त सूचना प्रणालीको अबलम्बन गर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको सूचनाको हक उपलब्ध गराउनेछ ।

परिच्छेद- ४

सामुहिक तथा करार खेती, पकेट क्षेत्र बिकास तथा सञ्चालन

१०. सामुहिक तथा सहकारी खेती सम्बन्धि व्यवस्था: साना तथा विपन्न कृषकलाई व्यवसायतर्फ उन्मुख गर्न सामुहिक तथा सहकारी खेतीलाई प्रोत्साहन गरिनेछ ।

११. करार खेती सम्बन्धि व्यवस्था

- (१) यस गाउँपालिकाकाले कृषि उत्पादनयोग्य जमिनको उचित सदुपयोग तथा व्यवसायिकरणका लागि प्रचलित कानून बमोजिम करार खेतीलाई प्रवर्द्धन गर्न सकिने छ ।
- (२) गाउँपालिकाका भित्र रहेका पर्ति, ऐलानी जग्गामा कृषि प्रयोजनका लागि प्रयोग तथा करारमा दिन सकिने छ ।

१२. पकेट क्षेत्र विकास तथा सञ्चालन: कृषि उपजको उत्पादन तथा उत्पादकत्व पहिचान गरि कृषिको व्यवसायीकरण एवं विशिष्टकरणका लागि गाउँपालिकाकाले भौगोलिक र प्राविधिक सम्भाव्यता र उपयुक्तताको आधारमा कृषि तथा पशुपंक्षी जन्य उत्पादन पकेट क्षेत्रको निर्धारण गरी कार्यक्रम संचालन गर्नेछ ।

परिच्छेद -५

कृषि सामग्रीको आपूर्ति, उपयोग र नियमन

१३. बिउ, विजन, मलखाद तथा जैविक विषादीको सहज उपलब्धता

- (१) गाउँपालिकाकाले कृषकलाई आवश्यक उन्नत नश्ल, विउ विजन, कृषि औजार, जैविक विषादी, मलखाद, औषधी जस्ता कृषि सामग्रीहरू सरल र सहज ढंगबाट समयमा नै व्यवस्था गर्नेछ ।
- (२) रोगव्याधिको महामारी संक्रमण फैलिएका स्थलमा तत्काल दक्ष प्राविधिक खटाई रोग महामारी संक्रमण नियन्त्रण गर्न सहयोग पुऱ्याउनेछ ।
- (३) उपदफा (१) बमोजिमका कृषि सामग्रीहरूको गुणस्तर र सहज उपलब्धताको सुनिश्चितताका लागि गाउँपालिकाकाले सेवा प्रदायक निकायहरूको उचित परिचालन, अनुगमन र नियमन गर्नेछ ।

१४. कृषि सामग्री तथा बिउ, विषादी नियमन

- (१) गाउँपालिकाकाले पालिकाका क्षेत्र भित्र विक्रि वितरण हुने कृषि सामग्री, बीउ विजन, विषादी, नश्ल आदिको अनुगमन तथा नियमन गर्नेछ ।
- (२) अनुगमन तथा नियमनका लागि सम्बन्धित विषयको विज्ञ संलग्न गरि अनुगमन समिति वा कार्यदल बनाउन सकिने छ ।
- (३) उपदफा (१) र (२) बमोजिम अनुगमन गर्दा कानून विपरित भए गरेको पाइएमा गाउँपालिकाकाले कानून बमोजिम दण्ड तथा जरिवाना गर्न सकिने छ ।

परिच्छेद ६

पशु विकास कार्यक्रम

१५. व्यावसायिक पशु विकास कार्यक्रमहरू

त्रिबेणी गाउँपालिकाले पुशपंछी सम्बन्धी व्यवसायलाई प्रवर्द्धन गर्न किसानहरूसंग निम्न कार्यक्रमहरू संचालन गर्नेछ ।

क) पशुपालन (गाई, भैसी, बाख्रा, बंगुर, मत्स्य तथा कुखुरापालन)

ख) पशुजन्य पदार्थ (दुध, मासु प्रसोधन तथा विक्रि वितरण, विविधीकरण गर्ने व्यवसायहरू)

ग) मासु तथा अण्डा पसल सञ्चालन व्यवसायहरू ।

घ) तोकिएको तालिम तथा योग्यता पुगि भेटेनरी औषधी तथा पशुपंछी दाना सम्बन्धी व्यवसाय र कृत्रिम गर्भधारण सम्बन्धी व्यवसायहरू सञ्चालन गर्नेछ ।

१६. पशु विकास अनुदानका कार्यक्रम

त्रिबेणी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका किसानहरूको व्यवसायलाई बढावा दिन निम्न क्षेत्रहरूमा अनुदान दिन सकिने छ ।

क) सवै प्रकारका नमूना फर्म स्थापनाका लागि सहयोग अनुदान,

ख) व्यावसायिक फर्म सुदृढीकरणका लागि सहयोग अनुदान,

ग) वडा क्लष्टर (गाई(बंगुर तथा कुखुरापालन ,बाख्रा ,भैसी ,

घ) क्षति तथा विपत व्यवस्थापनका लागि सहयोग अनुदान,

ङ) प्रजननका लागि बोका तथा रागो सहयोग अनुदान र

च) मागको आधारमा सहयोग (भकारो सुधार तथा गोठ सुधार)

१७. कार्यक्रममा संलग्न निकायहरूको जिम्मेवारी

क) उधमी तथा कृषकको जिम्मेवारी

१. आफुले पेश गरेको कार्ययोजना अनुसार काम गर्ने लिखत प्रतिवद्धता गर्ने र सोहि बमोजिम कार्यक्रम संचालन गर्ने ।

२. अनुदान पाई कार्यक्रम संचालन गरेको मितिले ३ वर्ष निरन्तर व्यवसाय संचालन गर्नु पर्ने

३. तोकिएको ढाँचामा चौमासिक वा वार्षिक प्रगति विवरण पेश गरी सम्बन्धीत निकायमा पेश गर्ने ।

ख) पशु अस्पतालको जिम्मेवारी

१.आफ्नो कार्यक्षेत्रको मातहतमा रहेका उधमीहरूलाई आवश्यक प्राविधिक सेवा उपलब्ध गराउने ।

२. चौमासिक र वार्षिक रुपमा अनुगमन गरी पशु सेवा शाखामा प्रगति प्रतिवेदन पठाउने ।

परिच्छेद ७

भण्डारण, प्रशोधन, प्रदर्शनी स्थल, तथा बजार व्यवस्थापन

१८. कृषि उपजहरूको भण्डारण र प्रशोधन

- (१) गाउँपालिकाकाले आपतकालिन अवस्थाका लागि कृषि जन्य वस्तुहरुको उचित भण्डारणको व्यवस्था गर्न सकिने छ ।
 - (२) रैथाने, लोपोन्मुख तथा स्थानीय परम्परा, संस्कृतिसँग जोडिएका वाली वस्तुको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तहमा विउ बैंक, प्रजनन केन्द्र तथा विशेष संरक्षण क्षेत्रको व्यवस्था गर्न सकिने छ ।
 - (३) कृषि उपजको सहज उपलब्धता र बजारीकरणकालागि सामुदायिक एवं नीजि क्षेत्रको सहभागितामा कृषि उपजको भण्डारणमा सहजीकरण र सहकार्य गर्न सकिने छ ।
 - (४) कृषकलाई कृषि उपजको उचित मूल्य उपलब्ध गराउन, रोजगारीको अवसर सृजना गर्न कृषि उपजको प्रशोधन सम्बन्धि उद्यमलाई प्रोत्साहन गर्नेछ ।
- १९. कृषि तथा पशुपंक्षी प्रदर्शनी र व्यापार मेला सञ्चालन:** गाउँपालिकाकाले विभिन्न संघ संस्थाको सहकार्य र समन्वयमा कृषि उपजको संरक्षण, प्रवर्द्धन, बजारीकरण, कृषकहरुलाई प्रोत्साहन र कृषि प्रविधिको प्रचार प्रसारकालागि स्थानीय स्तरमा कृषि तथा व्यापार मेला, प्रदर्शनी, खाद्य महोत्सव सञ्चालन गर्नेछ ।
- २०. हाट तथा बजारको व्यवस्था :**
- (१) स्थानीय स्तरमा उत्पादन गरिएका कृषि तथा पशुपंक्षीजन्य उत्पादनको बजारीकरणका लागि कोशेली घर, हाट बजार, संकलन केन्द्र, चिस्यान केन्द्र वा सहकारी सुपथ मुल्यका पसलहरु संचालनमा ल्याई आम उपभोक्तालाई उचित मूल्यमा गुणस्तर वस्तु तथा सेवा उपलब्ध गराइनेछ ।
 - (२) उपदफा(१) मा उल्लेखित बजार तथा पसल सञ्चालनमा नीजिक्षेत्र, समुह तथा सहकारीलाई प्रोत्साहन गरिने छ र गाउँपालिकाले नीजि, सामुदायिक एवं सार्वजनिक साझेदारीको अवधारण अवलम्बन गर्नेछ ।
 - (३) गाउँपालिकाकाले कृषि जन्य उपजको निकासी पैठारीको व्यवस्था गर्न सकिने छ ।
 - (४) मासु जन्य पदार्थको स्वच्छताको लागि आधुनिक वधशालाको निर्माण, सुदृढिकरण र विस्तारमा जोड दिइनेछ ।

परिच्छेद ८

किसानको वर्गिकरण, अनुदान, विमा, कोष तथा पेन्सन सम्बन्धि व्यवस्था

२१. किसानको वर्गिकरण

- (१) गाउँपालिकाकाले कार्यविधि वा मापदण्ड निर्धारण गरी कृषकको वर्गिकरण गर्न सकिने छ ।
- (२) भुमीहिन कृषकलाई भू-उपयोगको मापदण्ड बनाई एकल वा सामूहिक व्यवसायको लागि करारमा जमिन उपलब्ध गराई कृषि व्यवसायमा संलग्न गराउन सकिने छ ।

२२. अनुदान र सहलगानी सम्बन्धी व्यवस्था

- (१) गाउँपालिकाकाले समग्र कृषि क्षेत्रको विकासका लागि कृषि सामग्री, पूर्वाधार निर्माण, बजारीकरण, प्रविधि सेवाको क्षेत्रमा कृषक र कृषक समुहलाई मापदण्ड बनाई अनुदान वा सहलगानी उपलब्ध गराउन सकिने छ ।

- (२) उपदफा (१) मा उल्लेखित क्षेत्रहरूमा समुह, सहकारी र नीजि क्षेत्रको लागि सहलगानीको व्यवस्था गर्न सकिनेछ ।
- (३) माथि उल्लेखित उप-दफाहरूमा जुनसुकै कुरा लेखिएको भएता पनि गाउँपालिकाले गरिबीको रेखा मुनी रहेका महिला, दलित जनजाति, भूमिहिन कृषकलाई निर्देशिका बनाई विशेष अनुदान उपलब्ध गराउन सकिने छ ।
२३. **विमा सम्बन्धी व्यवस्था:** कृषि बाली, नगदे बाली, तरकारी खेती, पशुपंक्षी पालन, माछापालन लगायत कृषि व्यवसाय गर्ने कृषकलाई तोकिएको वा तोकिए बमोजिम विमा सुविधा उपलब्ध गराइने छ ।
२४. **कृषि विकास कोष तथा पेन्सनको व्यवस्था**
- (१) गाउँपालिकाकाले कृषि तथा पशुपंक्षी क्षेत्रको समग्र विकासका लागि विशेष कोषको स्थापना तथा सञ्चालन गर्न सकिने छ ।
- (२) उपदफा (१) बमोजिम स्थापना भएको कोषबाट कार्यविधि बनाई कृषकलाई विशेष अनुदान, सहलगानी वा कृषकलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्न सकिने छ ।
२५. **कृषि ऋण:** व्यवसायीक कृषक, कृषि उद्यमीलाई सहूलियत व्याजदरमा कृषि ऋण उपलब्ध गराउन बैंक तथा बित्तिय संस्थासँग गाउँपालिकाकाले सहजीकरण गर्न सकिने छ ।

परिच्छेद ९

कृषि योग्य जमीन व्यवस्थापन

२६. जग्गा भाडामा लिन दिन सक्ने

- (१) भूमिहिन वा कम जमिन भएका व्यक्ति वा कृषक समुह र सहकारीलाई उत्पादनमा बृद्धि गर्न सहयोग पुर्याउनका लागि कृषि जग्गा भाडामा लिने दिने व्यवस्थालाई प्रवर्तन गर्दै आधुनिक खेति प्रणाली विकाशका लागि गाउँपालिकाकाले जग्गा भाडामा लिने दिने पक्ष विच समन्वयात्मक भूमिका खेल्न सकिने छ ।
- (२) उपदफा (१) बमोजिम भाडामा दिने र लिने पक्ष बीच करारनामा सझौता भएका भाडामा दिने जमिनका हकदारसँग तोकिए बमोजिम जमिन भाडा कर उठाइने छ ।
- (३) सहकारी=समूह=निजि उद्यमी=सामुदायमा आधारित संस्था वा व्यक्तिहरू मिलेर सामूहिक खेति गर्न चाहेमा स्थानीय तहबाट स्वीकृती लिई खेती गर्न सकिने छन् ।
- (४) उपदफा (३) बमोजिम खेती गर्ने पक्षहरू र जमिन भाडामा दिने पक्षले कानुन बमोजिम गाउँपालिकाकाले निर्धारित गरेको कर बुझाउनु पर्ने छ ।
- (५) खाली ऐलानी जमिनको कृषि प्रयोजनका लागि उपयोग गर्ने सम्बन्धमा भु उपयोग नीति बनाई कार्यान्वयन गरिनेछ ।
- (६) गाउँपालिकाका भित्र रहेका खेति योग्य प्रयोगमा आएका निजि=ऐलानि=गुठिका जमीन, बाझो, पर्ति, नदि उकास तथा अन्य सार्वजनिक तथा खाली जग्गालाई चक्लाबन्दि खेति संचालन कार्यविधि बनाएर प्रयोगमा ल्याइने छ ।

२७. स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन

- (१) कृषि तथा पशुपंछिको विकासको लागि स्थानीय तहमा उपलब्ध भएका सार्वजनिक जमीन, खर्क वा बाँझो जमीनलाई चरन, खर्कक्षेत्र तोकी प्रयोगमा ल्याउन सकिनेछ ।
- (२) उपदफा (१) बमोजिमका क्षेत्रमा चरीचरन गराउने पशुपालक कृषकले चरन गराएवापत गाउँपालिकाकालाई वार्षिक तोकिए बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
- (३) कुनै व्यक्तिले जमीन बाँझो राखेमा उक्त जमीन स्थानीय तहले तोकिएको वार्षिक शुल्क तिर्ने गरी निश्चित अवधिको लागि करार सम्झौता गरी भाडामा लिन सकिने छ ।
- (४) माथि उप-दफाहरुमा जुनसुकै कुरा उल्लेख भएतापनि कुनै किसानले कृषि योग्य जमीन बाँझो राखेमा त्यस्ता किसानहरुलाई गाउँपालिकाकाले तोकिए बमोजिमको जरिवाना गर्न सकिने छ ।
- (५) गाउँपालिकाका क्षेत्र भित्र खुल्ला चरीचरण नियन्त्रणका लागि आवश्यक कार्यविधि बनाइ कान्जि घर बनाइने छ ।

परिच्छेद १०

विविध

२८. पानी मुहान, पोखरी, नदिनाला, स-साना कूलो संरक्षण: गाउँपालिकाका भित्र प्राकृतिक रुपमा रहेका पानीका मुहान, पोखरी नदिनाला, परम्परागत कूलो बाँध पैनीको मर्मतसंभार र जिर्णोद्धार गरि सिंचाई तथा खानेपानीका लागि सञ्चालनमा ल्याइनेछ। यस्ता सिंचाई प्रवर्धनमा बिद्युतीय तथा सौर्य उर्जाको उपयोगमा जोड दिईने छ ।

२९. जलवायु अनुकुलन, जैविक विविधता र वातावरणको संरक्षण

- (१) जलवायु अनुकुलनका लागि उपयुक्त प्रविधि विकाशमा जोड दिईने छ। प्राकृतिक पहिचान भएका वाली वोट विरुवा तथा विऊ विजनको अनुवंश, जीवको संरक्षण, सम्बर्धन, प्रवर्धन र जलवायु अनुकुलन गर्ने दायित्व गाउँपालिकाकाको हुनेछ ।
- (२) उपदफा (१) बमोजिम संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्दा र जमीनको प्रयोग गर्दा वातावरणमा कुनै किसिमको फेरबदल हुने वा असर पार्ने कार्य नगरी वातावरणलाई दीगो रुपमा संरक्षण गर्नु पर्नेछ ।

३०. अन्तर निकाय समन्वय र सहकार्य

- (१) गाउँपालिकाका भित्र कार्यरत अन्तर सरकारी निकाय र गैरसरकारी निकाय बीच कार्यक्रम सञ्चालनमा दोहोरो नपर्ने र समन्वय तथा सहकार्यमा योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ । यस प्रकारको समन्व तथा सहकार्यको सहजिकरण गाउँ कृषि विकास समितिले गर्ने छ ।
- (२) उपदफा (१) बमोजिम योजना कार्यान्वयन गर्दा अन्तर पालिका तथा प्रदेश-प्रदेश बीच समन्वय गर्नु आवश्यक भएमा गाउँपालिकाकाले प्रदेश मार्फत वा सिधै पनि सम्पर्क वा समन्वय गर्न सकिने छ ।

३१. **कृषि पर्यटन:** पर्यटन प्रबर्द्धन हुनेगरी व्यवसायिक कृषि सञ्चालन गर्न गाउँपालिकाकाले प्रोत्साहन गर्नेछ । कृषि तथा पशुको स्रोत केन्द्र विकास गर्दा पर्यटन प्रबर्द्धन हुने गरी सञ्चालन गर्नु पर्नेछ । कृषि पर्यटन प्रबर्द्धन गर्न नमुना कृषि पर्यटन स्थल घोषणा गरिने छ ।
३२. **कृषिवन प्रणालीको विकास:** जलवायु तथा पर्यावरणीय क्षेत्रमा आएको फेरबदल र बढ्दो खाद्यान्नको मागको वर्तमान अवस्थालाई दृष्टिगत गरि एकिकृत कृषि व्यवसाय अपनाउन र वातावरण तथा वनस्पतिको संरक्षण गर्दै खाद्यान्न उत्पादन बढाउन पातलिएको वनमा स्थान विशेष वाली तथा फलफुलको खेति विकाश गरि खाद्यान्न, फलफुल तथा नगदेवाली र घाँस खेती विकास गरिनेछ ।
३३. **आन्तरिक तथा बाह्य सहयोग लिन सक्ने:** संघिय सरकारको अनुमति लिई स्थानीय तहले आफ्नो क्षेत्रको विकासको लागि स्वदेशी वा विदेशी संघ संस्थासंग आर्थिक तथा प्राविधिक सहयोग लिन सकिने छ । तर गाउँपालिकाकाले यसरी प्राप्त रकम, सहायता सम्झौता भएको क्षेत्रमा नै प्रयोग गर्नु पर्ने छ ।
३४. **पशुपंक्षी अस्पताल:** गाउँपालिकाका भित्र गाउँ स्तरिय पशुपंक्षी अस्पताल स्थापना तथा संचालन गर्नेछ ।
३५. **कृषिमा अध्ययन, अनुसन्धानमा छात्रवृत्ति तथा पुरस्कारको व्यवस्था:** गाउँपालिकाका भित्र कृषि तथा पशुपंक्षी सम्बन्धि अध्ययन तथा अनुसन्धान, सिकाइ एवं तालिम केन्द्र आदिको स्थापना र सञ्चालन गरिनेछ । विभिन्न विषय विज्ञहरुलाई अध्ययन अनुसन्धानका लागि सहयोग गरिनेछ र यस क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ता, विद्यार्थी, कृषकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिने छ ।
३६. **नियम, कार्यविधि, मापदण्ड, मार्गदर्शन बनाउने अधिकार:** यस ऐनको कार्यान्वयनको लागि गाउँपालिकाकाले आवश्यक नियम कार्यविधि, मापदण्ड, मार्गदर्शन, निर्देशिका बनाई कार्यान्वयन गर्न सकिने छ ।
३७. **बचाऊ:** यस ऐनको उद्देश्य तथा बिषयक्षेत्रमा प्रचलित नेपाल कानून बमोजिम यस अघि भएका कार्यहरु यसै ऐन वमोजिम भएको मानिनेछ ।
३८. **प्रचलित कानून बमोजिम हुने:** यस ऐनमा लेखिएको विषयमा यसै ऐन बमोजिम र अन्य विषयमा प्रचलित कानून बमोजिम हुनेछ ।
३९. **बचाउ तथा खारेजी:** गाउँपालिकाकाले कृषि तथा पशुपंक्षी सम्बन्धि यस अघि गरेका सम्पूर्ण निर्णयहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची -१

दफा २ को खण्ड (ग) सँग सम्बन्धित

- (१) खाद्यान्न बाली,
- (२) वागवानी जन्य: फलफूल, तरकारी, मसलाबाली, पुष्प
- (३) पशुपन्छी तथा पशुपन्क्षी जन्य उत्पादन (मासु, दुध, फुल, हाड, छाला, ऊन)
- (४) घाँसेवाली
- (५) मत्स्यपालन,
- (६) च्याउ,
- (७) मौरी, रेशम
- (८) चिया, कफी, अलैची, सुपारी,
- (९) तेलहन, दलहन
- (१०) कपास, जुट, उखु, रबरखेती, टिमु
- (११) काष्ठफल (वदाम, ओखर, काजु.....अन्य)
- (१२) गैरकाष्ठ वनपैदावार
- (१३) कृषि पर्यटन
- (१४) कृषिका सबै उपक्षेत्रसँग सम्बद्ध उत्पादन र सो शब्दले औद्योगिक प्रयोजनमा हुने कृषिवस्तुहरु
- (१५) कृषि तथा पशुजन्य उत्पादनको प्रशोधन उद्योग
- (१६) कृषि तथा पशुजन्य उत्पादन सामाग्री (दाना, मलखाद्य, विषादी, औषधी) आदिको प्रशोधन उद्योग
- (१७) खेती प्रणालीमा समाविष्ट कृषि तथा पशुजन्य वस्तुहरु ।
- (१८) गाई, भैसी, बाख्रा, कुखुरा तथा बंगुर पालन व्यवसाय ।

प्रमाणित गर्ने: झक्कु प्रसाद घर्ति मगर
अध्यक्ष
त्रिवेणी गाउँपालिका रुकुम पश्चिम
दस्तखतः